


थोपा सिंचाइद्वारा बोटबिरुवामा खाद्यतत्त्वको व्यवस्थापन

के हो थोपा सिंचाइ (Drip irrigation)?

थोपा सिंचाई एक कृषि प्रविधि हो जसमा पानी बिस्तारै र सीधै बिरुवाको जरासम्म पुर्याइन्छ। यो प्रणालीले पानी बचत गर्दछ र बिरुवाहरूको अधिकतम वृद्धि सुनिश्चित गर्दछ। थोपा सिंचाइको मुख्य उद्देश्य पानीको उपयोग दक्षता बढाउनु र पानीको अभाव भएका क्षेत्रमा बाली उत्पादन बढाउनु हो।

निश्चित दुरीमा प्वाल भएको पाइप जमिनमा बिछ्याइएको हुन्छ जसबाट निश्चित परिणामको पानी बिरुवाको जरा नजिकै झार्छ।



थोपा सिंचाइका विशेषताहरू:

- पानीको बचत:** थोपा सिंचाईले अन्य प्रकारका सिंचाईको तुलनामा ८०% सम्म पानी बचत गर्न सक्छ।
- पोषक तत्वहरूको आपूर्ति:** यस प्रणालीमा मल र पोषक तत्वहरूलाई पनि पानीसँग मिलाएर सीधै बोटबिरुवासम्म पुर्याउन सकिन्छ जसलाई फर्टिगेसन भनिन्छ।
- समयको बचत:** किसानले बारम्बार पानी दिनु पर्दैन।
- झारपात न्यूनीकरण:** केवल बोटबिरुवाको जरामा पानी पुर्याउँदा खेतमा झारपातको प्रकोप कम हुन्छ।
- उत्पादकत्त्वमा वृद्धि:** बोटबिरुवालाई नियमित र उचित मात्रामा पानी मिलाले तिनीहरूको वृद्धि र उत्पादनमा वृद्धि हुन्छ।

फर्टिगेसन भनेको के हो ?

फर्टिगेसन भनेको सिंचाइको माध्यमबाट बिरुवाहरूलाई मल उपलब्ध गराउने प्रक्रिया हो। फर्टिगेसन विधिबाट बोटबिरुवालाई आवश्यक खाद्यतत्वहरू उचित समयमा उचित स्थानमा र उचित मात्रामा दिन सकिन्छ जुन बोटबिरुवा लाई तुरुन्तै उपलब्ध हुन्छ।

फर्टिलाइजर + इरिगेशन वाटर
↓
फर्टिगेशन



फर्टिगेसनका फाइदाहरू:

- फर्टिगेसनबाट खाद्यतत्वहरूको समुचित र एकरूपताले प्रयोग गर्न सकिन्छ।
- बोटबिरुवा लाई आवश्यक परेको जुनसुकै समयमा खाद्यतत्वहरू दिन सकिन्छ।
- आवश्यक खाद्यतत्वहरू बिरुवालाई तुरुन्तै उपलब्ध हुन्छ।
- एकपटक जडान गरेपछि यसले श्रम र पैसाको बचत गर्दछ।
- ट्राइकोडर्मा लगायतका रोगनाशक ढुसीहरू पनि पानीमा मिसाएर फर्टिगेसन मार्फत बिरुवालाई दिन सकिन्छ।

पानीमा घुलनशील मल र तिनीहरूमा रहेका खाध्यतत्वहरू

एमोनियम नाइट्रेट(NH ₄ NO ₃)	33.96 N
क्याल्सियम नाइट्रेट झोल(Ca(NO ₃) ₂)	19% N , 19% Ca
क्याल्सियम नाइट्रेट सुख्खा(Ca(NO ₃) ₂)	19% N , 19% Ca
क्याल्सियम क्लोराइड(CaCl ₂)	36% Ca
पोटासियम नाइट्रेट(KNO ₃)	13% N , 36.4% K
मोनोपोटासियम फस्फेट(KH ₂ PO ₄)	23% P, 28% K
फस्फोरिक एसिड (H ₃ PO ₄)	23% P
पोटासियम क्लोराइड(KCl)	51% K
म्याग्नेसियम सल्फेट(MgSO ₄)	10% Mg , 18% S
सोलुबोर(Na ₂ B ₈ O ₁₃ .4H ₂ O.)	20.4% B
कप्पर सल्फेट(Cu ₂ SO ₄)	26% Cu
जिङ्क सल्फेट(ZnSO ₄)	36% Zn
आइरन(Fe)	3% Fe
म्यागेनस सल्फेट(MnSO ₄)	28% Mn
सोडियम मोलिब्डेट झोल (Na ₂ MoO ₄)	17% Mo
सोडियम मोलिब्डेट सुख्खा	39.6% Mo

मलहरूको घुलनशीलता र अनुकूलता



■ मिल्दो ■ नमिल्ने ■ घुलनशीलतामा कमी

सेतो कोठा: यस बर्गका मलहरू मिसाएर हाल्न मिल्ने
रातो कोठा: यस बर्गका मलहरू मिसाएर हाल्न नमिल्ने
पहेलो कोठा: यस बर्ग का मलहरू मिसाएर हाल्दा मलहरूको घुलनशीलता कम हने

त्रिस्पर्धी खाध्यतत्वहरू

मात्रा बढी भएमा	के को कमी हुन सक्छ
नाइट्रोजन	पोटासियम
सोडियम	पोटासियम, क्याल्सियम, म्याग्नेसियम
म्याग्नेसियम	क्याल्सियम
क्याल्सियम	म्याग्नेसियम, बोरिन
पोटासियम	नाइट्रोजन, क्याल्सियम, म्याग्नेसियम
आइरन	म्यान्गनिज
म्यान्गनिज	आइरन

फर्टिगेसन गर्दा ध्यान दिनुपर्ने कुराहरू:

- प्रयोग गरिएको मल पानीमा घुलनशील हुनुपर्दछ।
- एकभन्दा बढी मल प्रयोग गर्नुपरेमा मलहरू एक आपसमा अनुकूल(compatible) हुनुपर्छ।
- वालीको अवस्था र सिजन अनुसार मलको मात्रा फरक गर्नुपर्छ।
- एक अर्का बिचमा प्रतिस्पर्धी मलहरूलाई एकै पटक मिसाएर प्रयोग गर्नु हुँदैन।

‘थोपा सिंचाइको माध्यमबाट फर्टिगेसन गरौँ, लागत घटाओँ, उत्पादन र उत्पादकत्व बढाओँ’



प्रकाशक:
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना
परियोजना कार्यान्वयन एकाइ,
धादिङ

तयारकर्ता:

धन बहादुर थापामगर, व. कृ. अ
स्नेहा खनाल, राज्य राम गमाल, समिक्षा सुबेदी,
जस्मिन मजकोटी, प्र. कृ. आ. प, प.का.ए,
धादिङ.